



## प्रेस विज्ञप्ती

आज सन् १९ जनवरी २०१८ का दिन वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन व्यतित गरिरहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्नको लागि प्रवासी नेपाली समन्वय समितिले भुषाल बचाउ अभियान अन्तर्गत संकलन गरेको २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले उपलब्ध गराएको रु १५ लाख ५० हजारको वेग्ला वेग्लै चेक आज नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको छ ।



आज प्राप्त भएको सहयोग रकम साउदी अरेवीयाको नेपाली महावाणिज्य दूतावासमा पठाई थानेश्वर भुषाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने परराष्ट्र सचिव वैरागीले जानकारी दिनु भएको छ । सहयोग रकम जुटाएकोमा उहाँले गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समितिलाई धन्यवाद व्यक्त गर्नु भयो ।

आजको सहयोग रकम संघले आफ्नो राहतकोषबाट रु. १२ लाख ५० हजार, एनसिसि साउदी अरेवीयाले रु. २ लाख ५० हजार र एनसिसि मलेसियाले रु. ५० हजार उपलब्ध गराएको हो । यस सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्की, गैरआवासीय नेपाली संघका सचिव डि.बि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागिता रहेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम पछि गैरआवासीय नेपाली संघको सचिवालयमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सहयोग बारे जानकारी गराईयो । यस कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्कीले समितिका साथै भुषालको रिहाईका लागि संकलन गरिएको रकम बारे

जानकारी दिनु भएको थियो । यस्तै भुषालकी आमाले आपत परेको बेलामा रकम जुटाई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समन्वय समिति प्रति आभार प्रकट गर्नु भयो ।



कार्यक्रमको अन्त्यमा संघका अध्यक्षले सहयोग रकम जुटाएकोमा एनसिसि सउदी अरेवीया, एनसिसि मलेसिया र यस काममा पहल गर्ने प्रवासी नेपाली समन्वय समिति लगायत सहयोग गर्ने गैरआवासीय नेपालीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले आज थानेश्वर भुषालको रिहाइमा चाहिने आवश्यक रकम नेपाल सरकारलाई बुझाईसकेको र चाडै नै सरकारले आवश्यक प्रक्रिया पुर्याई नेपाल फर्काउने विश्वास व्यक्त गर्नु भयो ।

संघका प्रवक्ता भूषण घिमिरेले कार्यक्रमको संचालन गर्नुका साथै सहभागी हुनु भएका सबै संचारकर्मीहरू र सरोकारवालाहरू प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्वय परिषद ।

सन् १९ जनवरी २०१८ ।